

**विषय:** धन्यवाद र पूरा क्याम्पस फेरि खुल्ने कुराको महोत्सव

**संकाय, कर्मचारी र *graduate* विद्यार्थी कर्मचारीहरू:**

COVID-19 विश्वव्यापी महामारीको १६ महिना भइसक्यो र हाम्रो संसारलाई उथल पुथल बनायो ।

तपाईंहरू धेरैको व्यक्तिगत र व्यावसायिक जीवनमा धेरै उथल पुथल भइरहेको बेलामा पनि विश्वविद्यालयका सञ्चालनहरूको पुनर्संरचना गरेर हाम्रा कर्मचारीहरूले यस सङ्कटको सामना गर्दै गरेको कामप्रति म गर्व गर्दछु ।

अहिले, उच्च खोप दरहरू र COVID-19 का केसहरू यहाँ म्याडिसनमा एकदम चाँडो खस्कँदै गइरहेका बेलामा शरद सेमेस्टरमा हामीले व्यक्तिगत-रूपको शिक्षा र व्यक्तिगत-रूपको काममा पूरै फर्कने योजना बनाउँदैछौं ।

तपाईंहरू सबैले गर्नुभएको काममा हाम्रो कदर व्यक्त गर्न, हाम्रो संकाय, कर्मचारी र *graduate* विद्यार्थी कर्मचारीहरूलाई धन्यवाद दिन र यो शरद सेमेस्टरमा पूरै क्याम्पस फेरि खोल्न उत्सव मनाउन हामील तीनवटा क्याम्पस कार्यक्रमहरू आयोजना गरेका छौं । आउने शरद सेमेस्टरको अन्त्यतिर, हामीले दोस्रो र तेस्रो शिफ्टको कर्मचारीहरूको सम्मानका लागि विशेष कार्यक्रम आयोजना गर्नेछौं ।

म यी कार्यक्रमहरूमा भाग लिने आशा गर्दछु । धेरै ठूलो चासो को कुरा, *Bucky Badger* पनि हामीसँग सामेल हुनेछ । हामी आशा गर्दछौं कि तपाईं कम्तिमा पनि एउटा क्याम्पसको समारोहमा आउन सक्नुहुनेछ । प्रत्येक कार्यक्रममा परिवारका सदस्यहरूलाई स्वागत छ र विशेष गरि सिनेमा हेर्ने रातमा (*Movie Night*) प्रोत्साहित गर्दछौं ।

कार्यक्रमहरू:

- **सुर्योदयदेखि सुर्यास्तसम्मको Terrace प्रशंसा दिन (*Sunburst to Sunset Terrace Appreciation Day*)** मंगलबार, जुलाई २०, *Memorial Union Terrace* मा । बिहान ७ बजेदेखि ९:३० बजेसम्म, नि:शुल्क कफि, ब्रेकफास्टको बेकरी आइटम र फलफुल दिउँसो २ बजेदेखि बन्द नहोउञ्जेलसम्म (सामान रहेसम्म), *UW* का सबै कर्मचारी र संकायका लागि *Der Siftskeller* मा नि:शुल्क भुटेको मकै पाइनेछ – केवल तपाईंको क्याम्पस *ID* देखाउनुहोला ।
- ***Camp Randall* मा *UW* को सिनेमा रात (*UW Movie Night at Camp Randall*)**, मंगलबार, जुलाई २७ । गेटहरू बेलुकी ६ बजे खुल्नेछन्, पहिलो २,००० जना मैदानमा र अरू सीटहरूमा बस्नेछन् । यो कार्यक्रम संकाय, कर्मचारी, र *graduate* विद्यार्थी कर्मचारीहरू र वहाँहरूको परिवारको लागि बनाइएको हो । म उपस्थित सबैलाई बिहान बेलुकी ७:१५ गजे स्वागत गर्नेछु र सिनेमा "*Dolittle*" बेलुकी ७:२० मा शुरू हुनेछ। (*PG* रेट गरिएको, १ घण्टा, १४ मिनेट लामो)। कार्यक्रम नि:शुल्क छ; मोबाइल वा घरमा प्रिन्ट गरिएको टिकटहरू आवश्यक हुनेछ र टिकट (हरू) कसरी लिने बारेमा थप जानकारी प्रदान गरिनेछ । सीमित खाने कुराहरू खरीदका लागि उपलब्ध हुनेछन् र बोतलको पानी नि:शुल्क प्रदान गरिनेछ ।

- **Campus Ice Cream Social**, बुधबार, अगस्ट ४। निःशुल्क पहिले नै प्याक गरिएको, lactose/vegan/sugar बिनाका बिकल्पहरू पनि उपलब्ध भएको, क्याम्पसका अगुवाहरूले दिउँसो १२ बजेदेखि १:३० बजेसम्म (रहुञ्जेल) तीनवटा ठाउँहरूमा – Alumni Park, Engineering Hall नजिक र UW Hospital नजिक – वितरण गर्ने Babcock Ice Cream लिन आउनुहोला। थप रूपमा, UW का सबै कर्मचारी र संकायहरूको लागि Wisconsin Union मा ice cream निःशुल्क हुनेछ – थप जानकारी पर्खनुहोला। हामीसँग सामेल हुन असमर्थ हुनुहुन्छ ? तपाईंले अझै पनि निःशुल्क ice cream पाउन सक्नुहुन्छ – क्याम्पस ID को साथ कसरी र कहाँ तपाईंको भाग छनोट गर्ने बारेमा थप विवरणहरू आउँदैछन्।

मौसमले साथ दिएसम्म, सबै कार्यक्रमहरू बाहिर आयोजना हुनेछन्। नयाँ जानकारी र RSVP गर्नका लागि [हाम्रो कार्यक्रमको वेबसाईट](#) हेर्नुहोला।

मास्कको आवश्यकता नभएतापनि, यदि तपाईंले खोप लगाउनु भएको छैन भने वा यदी तपाईंलाई मास्क लगाउँदा ढुक्क हुन्छ भने हामी तपाईंलाई मास्क लगाउने सल्लाह दिँदछौं। यदि काम गर्ने बेलामा कार्यक्रमहरू पर्दछन् भने कर्मचारीहरूले आफ्ना सुपरभाईजरहरूसँग कुरा मिलाउन पर्नेछ।

तपाईंको प्रयासको लागि म तपाईंहरूप्रति आभारी रहेकै छु, र आशा छ कि तपाईंले यी क्याम्पसका उत्सव मनाउने कार्यक्रमहरूमा भाग लिने मौका पाउनुहुनेछ।

Rebecca Blank

कुलपति